

# राज्य पार्कहरूमा जिम्मेवारपूर्वक मनोरञ्जन लिनुहोस्

बाह्य क्षेत्रहरूमा जिम्मेवार मनोरञ्जनका लागि निर्देशिकाहरू

## तपाईं जानुअघि

- के खुला छ भनी हेर्नुहोस्। राज्यद्वारा-व्यवस्थित धेरै स्थल गन्तव्यहरू दिनको प्रयोगको लागि खुला रहँदा, अन्य स्थानीय, जनजातीय र संघीय स्थल अझै पनि बन्द रहन सक्छन्। अनलाइन मार्फत [www.parks.state.wa.us/parksopening](http://www.parks.state.wa.us/parksopening) मा जानुहोस्
- घर नजिकका दिनका यात्राहरू रोज्नुहोस्। रातका बसोवासहरूलाई अनुमति दिइएको छैन।
- घरपरिवारका निकट सदस्यहरूसँग मात्र बस्नुहोस्। तपाईंको घरपरिवारभन्दा बाहिरका व्यक्तिहरूसँगको मनोरञ्जनले भाइरस संक्रमणका नयाँ मार्गहरू सिर्जना गर्छ।
- तयार भएर आउनुहोस्। कर्मचारीहरूले वन्य जीवनका क्षेत्र र पानी-पहुँच स्थानहरूमा सुविधाहरू पुनः खुला गर्ने प्रक्रिया सुरु गरेको हुँदा आगन्तुकहरूले शौचालयहरूका न्यूनतम वा सीमित सेवाहरू फेला पार्न सक्छन्। तपाईंलाई आफ्नै साबुन, पानी, ह्याण्ड सेनिटाइजर तथा ट्वाइलेट पेपरका साथसाथै आफ्नो नाक तथा मुख छोप्नको लागि मास्क वा बन्दना ल्याउन सुझाव दिइन्छ।
- स्वस्थ हुँदा बाह्य क्षेत्रहरूको मजा लिनुहोस्। यदि तपाईंलाई ज्वरो आउने, खोकी लाग्ने वा स्वाँ-स्वाँ हुने लक्षणहरू देखिएमा, आफ्नो बाह्य साहसिक कार्यलाई अर्को दिनको लागि बचत गर्नुहोस्।

## तपाईं त्यहाँ पुगेपछि

- भिडभाड नगर्नुहोस्। तपाईंको गन्तव्यमा भिडभाड रहेको देखिन्छ भने अन्त कतै जान वा अर्को पटक फेरि आउन तयार रहनुहोस्।
- शारीरिक दूरी अपनाउनुहोस्। आफू र आफ्नो घरपरिवारका निकट भन्दा बाहिरका व्यक्तिहरूबीच 6 फिट दूरी कायम राख्नुहोस्। अन्यलाई सुरक्षित रूपमा जलावतरण गर्न पर्याप्त ठाउँ दिनको लागि एक पटकमा एउटा डुङ्गा जलावतरण गर्नुहोस्। आफ्नो सवारी साधन र आफू नजिकको सवारी साधनबीच कम्तीमा पनि एउटा पार्किङ ठाउँ छोड्नुहोस्। आफ्नो डुङ्गालाई समान तरिकाले तान्नुहोस्।
- आफ्ना हातहरू बारम्बार धुनुहोस्। व्यक्तिगत सरसफाई कायम राख्नुहोस् र आफूसँग आफ्नै पानी, साबुन र ह्याण्ड सेनिटाइजर ल्याउनुहोस्।
- तपाईंले प्याक गर्नुभएको कुरा बाहिर निकाल्नुहोस्। सुलभ पञ्जा र मास्कहरू सहित आफूसँग भएको कुनै पनि फोहोर बाहिर निकाल्नुहोस्।
- हाम्रा रेन्जर, पार्क सहयोगी र अन्य क्षेत्रका कर्मचारीहरू समक्ष दयालु र सभ्य बन्नुहोस्।

वाशिङ्गटन राज्यको COVID-19 सम्बन्धी प्रतिक्रियाको बारेमा जानकारीको लागि, [www.coronavirus.wa.gov](http://www.coronavirus.wa.gov) मा जानुहोस्।

Washington State Parks को COVID-19 सम्बन्धी प्रतिक्रियाको बारेमा थप जानकारीको लागि, [www.parks.state.wa.us/COVID19](http://www.parks.state.wa.us/COVID19) मा जानुहोस्।